

मिति २०७८ साल जेष्ठ ३१ गतेको कार्यपालिका बैठकको निर्णय
प्रस्तावित विषयहरू:-

१. समीक्षा तथा प्रतिवेदन सम्बन्धमा ।
२. स्थानीय राहत तथा उद्धार समिति गठन सम्बन्धमा ।
३. खोप भण्डारको लागि रेफ्रिजेटर खरिद सम्बन्धमा ।
४. बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धमा ।
५. गाउँसभा बजेट अधिवेशन सम्बन्धमा ।
६. विविध सम्बन्धमा ।

निर्णयहरू:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका समग्र निर्णयहरू तथा कोभिड १९ माहामारीको रोगथाम तथा नियन्त्रण सम्बन्धी निर्णयहरू क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन भईरहेको अवस्थामा अझ यसलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरू बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल गर्दा लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७८ को दफा ६ अनुसार देहाय बमोजिम स्थानीय राहत तथा उद्धार समिति गठन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
संयोजक- शान्ता ढुंगेल (उपाध्यक्ष)
सदस्य- कुमारराज सुवेदी (वडा नं. १ अध्यक्ष एवं न्यायीक समिति सदस्य)
सदस्य- अप्सरी पाण्डे सुवेदी (कार्यपालिका सदस्य)
सदस्य- विपना श्रेष्ठ (प्रशासन अधिकृत छैँठौं)
सदस्य- जयलाल यादव (प्रहरी ईन्चार्ज, प्रहरी चौकि यसम)
सदस्य सचिव- नर्मदा खतिवडा (प्रा.स.)
३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा आ.व. २०७७/७८ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि औजार खरिद/वितरण अन्तर्गत विनियोजन रकम रु. २,००,०००।०० बाट कृषि तथा पशु

सम्बन्धी खोप भण्डारका लागि रेफ्रिजेटर खरिद गर्ने र नपुग रकम चालु तर्फको मसलन्द शीर्षकबाट व्यवस्थापन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा मिति २०७८/०२/१७ गतेको श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकबाट निर्धारण गरेको आगामि आर्थिक बर्षको बजेट सिमा सम्बन्धी निर्णयलाई देहाय बमोजिमको विषयमा समायोजन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

क्र.स.	विषयगत क्षेत्र	बजेटको सीमा (रु. हजार)	समायोजन रकम (रु. हजार)	कुल रकम (रु. हजार)	कैफियत
१	पूर्वाधार विकास गाउँपालिका	३६२१०	८३००.००	२७९१०.००	घट
२	पूर्वाधार विकास वडा समिति	२४३१४.७१	१५४८५.२९	३९८००.००	थप
३	वडा समपुरक कोष	५६८५.२९	५६८५.२९	०.००	घट
४	आर्थिक विकास	९४३०	२५०.००	९१८०.००	घट
५	सामाजिक विकास	१८१४२	१२५०.००	१६८९२.००	घट
	जम्मा	९३७८२.००		९३७८२.००	

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा आगामि आर्थिक बर्ष ०७८/७९ को गाउँसभा बजेट अधिवेशन आव्हान सम्बन्धमा देहाय बमोजिम गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

- गाउँसभा अधिवेशन मिति २०७८/०३/१० गते गाउँपालिकाको सभाहलमा सञ्चालन हुने गरि आव्हान गर्ने ।
- गाउँसभा अधिवेशन व्यवस्थापनको लागि तपसिल बमोजिमको सभा व्यवस्थापन समिति गठन गर्ने ।
संयोजक - टिकाराम क्याप्लाकी (वडा नं. ६ वडाध्यक्ष)
सदस्य - मावर सुनुवार (कार्यपालिका सदस्य)
सदस्य - सिता खत्री (कार्यपालिका सदस्य)

६. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा आगामि कार्यपालिकाको बैठक मिति २०७८/०२/०४ गते बिहान ११:०० बजे देखि सञ्चालन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।